

# Psa

## Chapter 7

Nepali Interlinear

Reference: Nepali ERV

יְהוָה हे-परमप्रभु H3068	בְּ-יָמֵינוּ बिन्धामीनी H1145	כּוֹשׁ कूशको H1697	הַבְּרִיאַ कुराहरू H1697	עַל- बारिमा H1697	לְיְהוָה परमप्रभुको-निम्ति H3068	שָׁר गाए H7891	אֲשֶׁר- जुन H7891	לְדָוָד दाऊदको H1732	שִׁינָיו शिग्गायोन H7692	1
	וְהַצִּילָנוּ र-उद्धार-गर्नुहोस् H5337	רָדְפֵי खेदनेहरूबाट H7291	מִכָּל- सबै H3605	הַזְשִׁיעֵנִי मलाई-बचाउनुहोस् H3467	חֲסִיתִי मैले-शरण-लिएँ H2620	בָּךְ तपाईंमा H2620	אֱלֹהֵי मेरा-परमेश्वर H0430			

हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।

פֶּן- नत्र H6435	יִשְׂרָאֵל च्यात्नेछ H2963	כְּאֲרִיבָה सिंहले-जसरी H2963	נִפְשִׁי मेरो-प्राणलाई H5315	פָּרַק टुक्रा-पाउँ H6561	וְאִין र-कोही-छैन H0369	מִצִּיל छुटाउने H5337	2
------------------------	----------------------------------	-------------------------------------	------------------------------------	--------------------------------	-------------------------------	-----------------------------	---

यदि तपाईंले मलाई सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु। मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!

יְהוָה हे-परमप्रभु H3068	אֱלֹהֵי मेरा-परमेश्वर H0430	אִם- यदि H0430	עָשִׂיתִי मैले-गरेको-छु H0430	זָאת यो H2063	אִם- यदि H0430	עוֹל अन्याय H3426	בְּכַפִּי मेरा-हातमा H3709	3
--------------------------------	-----------------------------------	----------------------	-------------------------------------	---------------------	----------------------	-------------------------	----------------------------------	---

हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिँनँ। म कसम खान्छु मैले नराम्रो काम गरिँनँ!

אִם- यदि H1580	גִּמְלָתִי मैले-बदला-दिएँ H1580	שׁוֹלְמִי मेरो-मित्रलाई H1580	רָע दुष्टता H1580	וְאֶחְלָצָה वा-लुट्टे H7387	צוֹרְרִי मेरो-शत्रुलाई H7387	רִיבִי रिबि H7387	4
----------------------	---------------------------------------	-------------------------------------	-------------------------	-----------------------------------	------------------------------------	-------------------------	---

मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन।

יְרֵךְ खेदोस् H7291	אֱוִיב शत्रुले H0341	נִפְשִׁי मेरो-प्राणलाई H5315	וַיִּשָּׁג र-समातोस् H5381	וַיִּרְחַס र-कुल्चोस् H7429	לְאֶרְץ भुइँमा H0776	חַיִּי मेरो-जीवनलाई H3519	וּבְבוֹרֵי र-मेरो-मानलाई H6083	לְעֶפְרָת धूलोमा H6083	יִשָּׁב बसालोस् H7931	5
	סֵלָה सेला H5542									

यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्। मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारुन्। मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलोमूलोमा फालिदिउन्।

קְוִמָה उठ्नुहोस् H3068	וְיְהוָה हे-परमप्रभु H3068	בְּאֶפְרָת तपाईंको-क्रोधमा H0639	הַנְּשָׂא खडा-हुनुहोस् H5375	בְּעִבְרוֹתַי रिसहरूको-विरुद्ध H5678	צוֹרְרִי मेरा-शत्रुहरूका H5782	וְעוֹרָה र-ब्युँझनुहोस् H5782	אֱלֹהֵי मेरो-निम्ति H0413	6		
	מְשַׁפֵּט न्याय H4941	צִוִּיתִי तपाईंले-आज्ञा-दिनुभयो H6680								

हे परमप्रभु, जागु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।

וְעַתָּה र-समुदायले H5712	לְאֵמִים जातिहरूको H3816	תְּסוּבְּבָהּ तपाईंलाई-धेरोस् H5437	רְעִילִי र-तिनीहरूमाथि H4941	לְמַרְוֹם उच्चमा H4941	שׁוֹבָה फर्कनुहोस् H7725	7
---------------------------------	--------------------------------	---	------------------------------------	------------------------------	--------------------------------	---

हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्। परमप्रभु, जागृ होस् र स्वच्छ न्याय गर्नुहोस्।

וּכְחֹמֵי	כְּצִדְקֵי	יְהוָה	שְׁפָטֵנוּ	עֲמִים	יְדִין	יְהוָה	8
र-मेरो-खराबीविनाअनुसार	मेरो-धार्मिकताअनुसार	हे-परमप्रभु	न्याय-गर्नुहोस्	जातिहरूको	न्याय-गर्नुहुन्छ	परमप्रभुले	
<a href="#">H8537</a>	<a href="#">H6664</a>	<a href="#">H3068</a>	<a href="#">H8199</a>		<a href="#">H1777</a>	<a href="#">H3068</a>	
						עָלַי:	
						मेरो-माथि	

हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्। मेरो न्याय गर्नुहोस्। म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।

אֱלֹהִים	וּכְלִיֹּת	לְבוֹת	וּבְחִן	צְדִיק	וּתְכוּנָה	רָשָׁעִים	וְרָע	קָנָא	וַיִּמְרָר-	9
परमेश्वर	र-मनहरू	हृदयहरू	र-जाँचे	धर्मीलाई	र-स्थापित-गर्नुहोस्	दुष्टहरूको	दुष्टता	कृपया	अन्त्य-होस्	
<a href="#">H0430</a>	<a href="#">H3629</a>	<a href="#">H3826</a>	<a href="#">H0974</a>	<a href="#">H6662</a>		<a href="#">H7563</a>		<a href="#">H4994</a>	<a href="#">H1584</a>	
									צְדִיק:	
									धर्मी	
									<a href="#">H6662</a>	

दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।

מִנְיָ	עַל-	אֱלֹהִים	מוֹנְשֵׁי	יִשְׂרָאֵל	לֵב:	10
मेरो-ढाल	माथि	परमेश्वरमा-छ	बचाउने	सोझा	हृदयवालाहरूलाई	
<a href="#">H4043</a>		<a href="#">H0430</a>	<a href="#">H3467</a>	<a href="#">H3477</a>		

परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ। यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।

אֱלֹהִים	שׁוֹפֵט	צְדִיק	אֱלֹהִים	זַעַם	בְּכֹל-	יוֹם:	11
परमेश्वर	न्यायकर्ता	धर्मी	र-परमेश्वर	रिसाउनुहुन्छ	हरेक	दिन	
<a href="#">H0430</a>	<a href="#">H8199</a>	<a href="#">H6662</a>	<a href="#">H0410</a>	<a href="#">H2194</a>	<a href="#">H3605</a>	<a href="#">H3117</a>	

परमेश्वर असल न्यायकर्ता हुनुहुन्छ, उहाँ सधैं अधर्मको विरुद्ध बोल्नु हुन्छ। 12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न। यदि दुष्ट मानिसहरू परिवर्तन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ।

אֵם-	לֹא	יָשׁוּב	חַרְבּוֹ	יִלְטֹשׁ	קִשְׁתּוֹ	רָרָךְ	וַיְכוּנְנָה:	12
यदि	फर्कदैन	उसले	आफ्नो-तरवार	तिखाई	आफ्नो-धनु	तन्काउँछ	र-तयार-पाई	
	<a href="#">H3808</a>	<a href="#">H7725</a>	<a href="#">H2719</a>	<a href="#">H3913</a>	<a href="#">H7198</a>	<a href="#">H1869</a>		

וְלוֹ	הַכִּיּוֹן	כְּלֵי-	מָוֶת	חַצְצִי	לְדַלְקֵים	יַפְעֵל:	13
र-उसको-निम्ति	तयार-पार्नुभयो	हतियारहरू	मृत्युका	आफ्ना-बाणहरू	जल्नेहरूका-लागि	बनाउनुहुन्छ	
		<a href="#">H3627</a>	<a href="#">H4194</a>	<a href="#">H2671</a>	<a href="#">H1814</a>	<a href="#">H6466</a>	

הַגֵּה	יַחְבֵּל-	אָנוּ	וְהָרָה	עָמַל	וַיִּלֵּד	שָׁקַר:	14
हेर	गर्भ-धाई	पापको	र-कष्ट-बोक्छ	दुःख	र-जन्माउँछ	झूट	
<a href="#">H2009</a>		<a href="#">H0205</a>	<a href="#">H2029</a>	<a href="#">H5999</a>	<a href="#">H3205</a>	<a href="#">H8267</a>	

दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्।

בֹּר	כָּרָה	וַיַּחַרְהוּ	וַיִּפְּל	בְּשַׁחַת	יַפְעֵל:	15
खाडल	खन्यो	र-गहिरो-पार्यो	र-खस्यो	खाल्डोमा	आफ्नै-बनाएको	
		<a href="#">H2658</a>	<a href="#">H5307</a>	<a href="#">H7845</a>	<a href="#">H6466</a>	

ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।

יָשׁוּב	עָמְלוֹ	בְּרֹאשׁוֹ	וְעַל	קִדְקָדוֹ	חַמְסוֹ	יָרַד:	16
फर्कन्छ	उसको-कष्ट	आफ्नै-शिरमा	र-माथि	आफ्नै-टाउकोमाथि	उसको-हिंसा	ओर्लन्छ	
<a href="#">H7725</a>	<a href="#">H5999</a>			<a href="#">H6936</a>	<a href="#">H2555</a>	<a href="#">H3381</a>	

तिनीहरूले पाउनु पर्ने दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

עֲלִיּוֹן:	יְהוָה	שֵׁם	וְאִמְרָה	כְּדָקוֹן	יְהוָה	אֲדָרָה
सर्वोच्चको	परमप्रभु	नाम	र-गाउनेछु	उहाँको-धार्मिकताअनुसार	परमप्रभुलाई	धन्यवाद-दिन्छु
	<a href="#">H3068</a>	<a href="#">H8034</a>	<a href="#">H2167</a>	<a href="#">H6664</a>	<a href="#">H3068</a>	<a href="#">H3034</a>

म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ। सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।